



‘সমানো মন্ত্র: সমিতি: সমানী’

UNIVERSITY OF NORTH BENGAL

B.A./B.Sc. Programme 1st Semester Examination, 2023

DSC1/2/3-P1-GEOGRAPHY (104)

PHYSICAL GEOGRAPHY

MODIFIED SYLLABUS

Time Allotted: 2 Hours

Full Marks: 40

The figures in the margin indicate full marks.

SECTION-I / বিভাগ-১ / भाग-I

1. Write short notes on any *five* of the following: $1 \times 5 = 5$
- নিম্নলিখিত যে-কোন পাঁচটি প্রশ্নের উত্তর দাওঃ
তলকা মধ্যে কুনৈ পাঁচমা ছোটো টিপ্পণীহৰু লেখনুহোস্ব।
- (a) P-Wave
P-তরঙ্গ
P-লহর
- (b) Drumlin
ড্রামলিন
ড্রুমলিন
- (c) Hanging Wall
ঝুলন্ত প্রাচীর
ঝুঁপিড়েকো উপত্যকা
- (d) Ox bow Lake
অশ্বকুরাকৃতি হ্রদ
Ox bow তাল
- (e) SIAL
শিয়াল
- (f) Pot hole
মস্তকূপ
ভাঁড়ো প্বাল (Pot hole)
- (g) Oasis
মরুদ্যান
আওয়াসিস (Oasis)
- (h) Landslide.
ভূমিধস।
পহিৰো।

SECTION-II / विभाग-२ / भाग-II**Answer any three questions from the following** **$5 \times 3 = 15$** **निम्नलिखित ये-कोन तिन्हि प्रश्नेर उत्तर दाओ****तलका कुनै तीनवटा प्रश्नको उत्तर दिनुहोस्**

2. Write the different component/parts of fold with suitable diagrams. 5
 उपयुक्त चित्रसह भाँजेर विभिन्न अंशगुलि आलोचना कर।
 उपयुक्त रेखाचित्रको साथ तहका विभिन्न भाग / भागहरू बारे लेख्नुहोस्।
3. Describe the various mechanism of wind erosion. 5
 बायुर क्षयकार्य करार विभिन्न पद्धतिगुलि आलोचना कर।
 हावा क्षरणको विभिन्न संयन्त्रको वर्णन गर्नुहोस्।
4. Write a short note on Delta. 5
 ब-द्वीप-एर सम्बन्धे संक्षिप्त आलोचना कर।
 डेल्टामा छोटो टिप्पणी लेख्नुहोस्।
5. Explain briefly the different types of chemical weathering. 5
 संक्षेपे रासायनिक आवहबिकार-एर श्रेणीविभागगुलि आलोचना कर।
 रासायनिक विघटनका विभिन्न प्रकारहरू संक्षिप्त रूपमा व्याख्या गर्नुहोस्।
6. Distinguish between Normal fault and Reverse fault. 5
 शाभाविक ओ विपरीत चुतिर पार्थक्य लेख।
 सामान्य दोष र उल्टो दोष बीचको भिन्नता गर्नुहोस्।

SECTION-III / विभाग-३ / भाग-III**Answer any two questions from the following** **$10 \times 2 = 20$** **निम्नलिखित ये-कोन दुटि प्रश्नेर उत्तर दाओ****तलका कुनै दुई प्रश्नको उत्तर दिनुहोस्**

7. Give an account of the Plate Tectonic Theory with suitable diagrams. 10
 चित्रसह पात संस्थान तत्त्वाटि आलोचना कर।
 उपयुक्त रेखाचित्रको साथ प्लेट टेक्टोनिक सिद्धान्तको विवरण दिनुहोस्।
8. Explain the earth's interior structure with suitable diagrams. 10
 चित्रसह पृथिवीर भू-अभ्यासरेर गर्ठन आलोचना कर।
 उपयुक्त रेखाचित्रहरूद्वारा पृथ्वीको भित्री संरचनाको व्याख्या गर्नुहोस्।
9. Give an account of various erosional landforms produced by Fluvial processes. 10
 नदीर क्षयकार्येर फले सृष्ट भूमिकपाण्डुलिर बर्णना दाओ।
 नदीको प्रक्रियाहरूद्वारा उत्पादित विभिन्न क्षरणीय भू-रूपहरूको विवरण दिनुहोस्।
10. Give an account of the Continental Drift theory as proposed by Alfred Wegener. 10
 आलफ्रेड वेगेनरार प्रदत्त महीसंधरण मतबादाटि आलोचना कर।
 अल्फ्रेड वेगेनरद्वारा प्रस्तावित महाद्वीपीय बहाव सिद्धान्तको विवरण दिनुहोस्।
